

رُبَمَا يَوَدُّ الَّذِينَ كَفَرُوا لَوِ كَانُوا مُسْلِمِينَ ﴿۲﴾ ذَرَّهُمْ يَا كُفُّوا

ہمارا تہمتا کرے گی جنہوں نے کفر کیا، کی کاش مسلمان ہوتے (۲) اُنہیں ڈراؤ، کی جاؤ

وَيَتَّبِعُوا وَيُلْهِمُهُمُ الْآمَلُ فَسَوْفَ يَعْلَمُونَ ﴿۳﴾ وَمَا أَهْلَكْنَا

اور رہے ہوں، اور مہلک کر لے اُنہیں لہجہ لہجہ اُٹھائے، تو جلد ہی اُنہیں ما'لوم ہو جائے گا (۳) اور نہ ہی تباہ کیا ہم نے

مِنْ قَرِيْبَةٍ اِلَّا وَكَلَهَا كِتَابٌ مَّعْلُومٌ ﴿۴﴾ مَا سَبِقُ مِنْ اُمَّةٍ اَجَلُهَا

کوئی آبادی، مگر اُسکا جانا بوجھ تکرار کا لہجہ تھا (۴) کوئی اُمت نہ آگے اپنے وقت سے

وَمَا يَسْتَأْخِرُونَ ﴿۵﴾ وَقَالُوا يَا أَيُّهَا الَّذِي نُزِّلَ عَلَيْهِ الذِّكْرُ

اور نہ ہی (۵) اور کفر کرنے لگے، کی "اے وہ جس پر نازل کیا گیا ہے کُرآن،

اِنَّكَ لَمَجْنُوْنٌ ﴿۶﴾ لَوْ مَا تَأْتِيْنَا بِالسَّلٰكَةِ اِنْ كُنْتَ مِنَ

تو بے جاؤ (۶) کچھ نہ لے آئے ہمارے پاس فرشتے، اگر

الصّٰدِقِيْنَ ﴿۷﴾ مَا نُزِّلَ السَّلٰكَةُ اِلَّا بِالْحَقِّ وَمَا كَانُوْا اِذَا

سچے ہو" (۷) ہم نہ ہی نازل فرماتے فرشتوں کو، مگر سچے ساتھ۔ اور کفر نہ رہ جاتے اُس وقت

مُنْظَرِيْنَ ﴿۸﴾ اِنَّا مَحْنُ نَزَّلْنَا الذِّكْرَ وَاِنَّا لَهٗ لَحٰفِظُوْنَ ﴿۹﴾ وَاَقْدَ

یہ مودت پاؤں (۸) بے شک ہم نے اُتارا ہے کُرآن، اور بے جاؤ ہم ہیں اُن سے نگہبان (۹) اور

اَرْسَلْنَا مِنْ قَبْلِكَ فِيْ شِيْعِ الْاَوَّلِيْنَ ﴿۱۰﴾ وَمَا يَأْتِيْهِمْ مِّنْ

ہم نے رسول (۱۰) اور نہ آتا اُن تک کوئی

رَسُوْلٍ اِلَّا كَانُوْا بِهٖ يَسْتَهْزِءُوْنَ ﴿۱۱﴾ كَذٰلِكَ نَسْأَلُكَ فِيْ

رسول، مگر وہ اُسکی اُنسی اُتاتے رہتے (۱۱) اُنسی ترہکی یا لہ ہم یہاں رہے ہیں

قُلُوْبِ الْمَجْرِمِيْنَ ﴿۱۲﴾ لَدِيْوْمُوْنَ بِهٖ وَقَدْ خَلَّتْ سُنُّ الْاَوَّلِيْنَ ﴿۱۳﴾

اُن مجرموں کے دلوں میں (۱۲) وہ نہ مانے گی یہ، اور گزر چکی ہے یہی راہ اگلوں کی (۱۳)

وَلَوْ فَتَحْنَا عَلَيْهِمْ بَابًا مِّنَ السَّمَآءِ فَظَلُّوا فِيْهِ يَعْرُجُوْنَ ﴿۱۴﴾ لَقَالُوْا

اور اگر ہم بول دیتے اُن پر آسمانی دروازے، کی دین ہو پھر یہ جاتے اُس میں (۱۴) تو وہی کہتے

اِنَّمَا سَكَّرَتْ اَبْصَارُنَا بَلْ مَحْنُ قَوْمٍ مَّسْحُوْرُوْنَ ﴿۱۵﴾ وَاَقْدَ

کی "ہماری نظر بند کر دی گئی ہے، بلکہ ہم جادو کے مارے ہیں" (۱۵) اور بے شک

جَعَلْنَا فِي السَّمَاءِ بُرُوجًا وَزَيَّنَّاهَا لِلنَّاظِرِينَ ﴿۱۶﴾ وَحَفِظْنَاهَا مِنْ

بناया हमने आस्मानमें कर्छ बुर्ज, और संवार दिया हमने उसे देखनेवालोंके लिये (१६) और बनाया हमने उसे

كُلِّ شَيْطَانٍ رَّجِيوٍ ﴿۱۷﴾ إِلَّا مَنْ اسْتَرَقَ السَّمْعَ فَاتَّبَعَهُ شَهَابٌ

हर शैतान मरदूहसे (१७) मगर जो शोरी छुपे गया सुननेको, तो पीछा पकडा उसका दडकते

مُبِينٌ ﴿۱۸﴾ وَالْأَرْضَ مَدَدْنَاهَا وَأَلْقَيْنَا فِيهَا رَوَاسِيَ وَأَكْبَدْنَا

शो'लेने (१८) और जमीनको हमने लम्बी खोडीकी, और गाड दिये हमने उसमें पडाड, और उगाया

فِيهَا مِنْ كُلِّ شَيْءٍ مَّوْزُونٍ ﴿۱۹﴾ وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَايِشَ

उसमें हर चीज नपी तुली (१९) और बनाया हमने तुम्हारे लिये उसमें सामाने जिन्दगी,

وَمَنْ لَسْتُمْ لَهُ بِزُرِّيَّةٍ ﴿۲۰﴾ وَإِنْ مِنْ شَيْءٍ إِلَّا عِنْدَنَا خَزَائِنُهُ

और वोड जिसके लिये तुम लोग रोजी देनेवाले नहीं (२०) और कोर चीज नहीं मगर हमारे पास उसके भजाने हैं,

وَمَا نُزِّلُ إِلَّا بِقَدَرٍ مَعْلُومٍ ﴿۲۱﴾ وَأَرْسَلْنَا الرِّيحَ لَوَاقِحَ فَاُنزَلْنَا

और नहीं उतारते हम उसे मगर जाने भूजे अन्दाजेसे (२१) और यवाध हमने उवाओंको बादलको भोजल करने

مِنَ السَّمَاءِ مَاءً فَاسْقَيْنَاكُمُوهُ وَمَا أَنْتُمْ لَهُ بِخَازِنِينَ ﴿۲۲﴾ وَإِنَّا

वाली, फिर भरसाया हमने बुवन्टीसे पानी, फिर सैराभ किया हमने तुम्हें उससे. और नहीं हो तुम लोग उसके भजानची (२२) और भेशक

لَنَحْنُ نُحْيِي وَنُمِيتُ وَنَحْنُ الْوَارِثُونَ ﴿۲۳﴾ وَلَقَدْ عَلِمْنَا

हम जइर जिन्दा करते हैं और मारते हैं, और हम ही वारिध हैं (२३) और भेशक जान लिया हमने

الْمُسْتَقْدِمِينَ مِنْكُمْ وَلَقَدْ عَلِمْنَا الْمُسْتَأْخِرِينَ ﴿۲۴﴾ وَإِن

तुम्हारी सके अव्वलवालोंको, और भिलाशुभल जान लिया हमने सके आभिरवालोंको (२४) और भेशक

رَبِّكَ هُوَ يُحْشِرُهُمْ ۗ إِنَّهُ حَكِيمٌ عَلِيمٌ ﴿۲۵﴾ وَلَقَدْ خَلَقْنَا الْإِنْسَانَ

तुम्हारा परवरदिगार ही उशर इरमाअगा उनका. भेशक वोड डिंकमतवाला ठल्मवाला डे (२५) और भिलाशुभल पैदा इरमाया हमने ठन्सानको

مِنْ صَلْصَالٍ مِنْ حَمِإٍ مَسْنُونٍ ﴿۲۶﴾ وَالْجِبَانَ خَلَقْنَاهُ مِنْ

भनकती मिट्टीसे, बूदार सियाडगारेकी (२६) और कौमे जिन्को पैदा इरमाया था हमने पडले ही, भे

قَبْلُ مِنْ تَارِ السُّومِ ﴿۲۷﴾ وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَكَةِ إِنِّي خَالِقٌ

धूअंकी आगसे (२७) और जबकि जता दिया था तुम्हारे परवरदिगारने सारे इरिशतोंको, डि भेशक में पैदा इरमानेवाला हूँ,

بَشْرًا مِّنْ صَلَٰلٍ مِّنْ حَبَآءٍ مَّسْتُونٍ ﴿۲۷﴾ فَاِذَا سَوَّيْتَهُ وَ

یہ ذرے موہرے والے ٹھکانوں (بنکرتی میڈیسی، بھڑار سیاہی گاراکری (۲۷) تو جب میں نے اسکو سوجول کر دیا، اور

نَفَخْتُ فِيْهِ مِنْ رُّوْحِيْ فَقَعُوْا لَكُمْ سٰجِدِيْنَ ﴿۲۸﴾ فَسَجَدَ الْمَلٰٓئِكَةُ

اسمیں اپنی ترس سے جان ڈال دی، تو اس کے لیے گیر پڑو سجدہ کرتے ہوئے (۲۷) یونان سے سجدہ کیا سارے فرشتوں نے

كُلُّهُمْ اٰجْمَعُوْنَ ﴿۲۹﴾ اِلَّا اِبٰلِيْسَ اَبٰى اَنْ يَّكُوْنَ مَعَ السّٰجِدِيْنَ ﴿۳۰﴾

سب میل کر (۳۰) سوا ٹھکی سکتے۔ ٹنکار کر دیا کہ سجدہ کرنے والوں سے ڈو (۳۱)

قَالَ يٰۤاِبٰلِيْسُ مَا لَكَ اَلَّا تَكُوْنَ مَعَ السّٰجِدِيْنَ ﴿۳۱﴾ قَالَ لَمَّا كُنْتُ

فرمان ہوا کہ “اے ٹھکی، توجے کیا ہوا؟ کہ سجدہ کرنے والوں سے نہ ہوا” (۳۲) ہوا کہ “میں اے سا

لَا سَجْدَ لِبَشَرٍ خَلَقْتَهُ مِنْ صَلَٰلٍ مِّنْ حَبَآءٍ مَّسْتُوْنٍ ﴿۳۲﴾ قَالَ

نہی، کہ سجدہ کرے اے ک بشارت کے لیے، جسکو پہلے فرمایا تونے بنکرتی میڈیسی، بھڑار سیاہی گاراکری” (۳۳) ہوا کہ

فَاخْرَجْ مِنْهَا فَاِنَّكَ رَجِيْمٌ ﴿۳۳﴾ وَاِنَّ عَلَيْكَ اللّعْنَةَ اِلٰى يَوْمِ

”کہ ہیر تू نیکل جا اس جنت سے، کھنڈے تू بیلوا شوبھ مرہوڈ ہے (۳۴) اور بھشک توجہ پر وا’نت ہے کھیامت

الدِّيْنِ ﴿۳۴﴾ قَالَ رَبِّ فَاَنْظِرْنِيْ اِلٰى يَوْمٍ يُبْعَثُوْنَ ﴿۳۵﴾ قَالَ فَاِنَّكَ

تک” (۳۵) ہوا، “کہ میرے رب، تو ہیر موڈلت دے موزکو اس دین تک کہ سب لوگ اٹا اے اے اے” (۳۶) اٹا ہوا کہ “بنوڑ

مِنَ الْمُنْظَرِيْنَ ﴿۳۶﴾ اِلٰى يَوْمِ الْوَقْتِ الْمَعْلُوْمِ ﴿۳۷﴾ قَالَ رَبِّ بِمَا

ہے، توجہ کو موڈلت دی گئی (۳۷) وکتے ما’لوم کے دین تک” (۳۸) ہوا کہ “پروردگارا یہ جو ہیرا

اَعُوْذُ بِنَبِيِّ لَآ اَزِيْنُ لَهُمْ فِي الْاَرْضِ وَلَا اَعُوْذُ بِهُمْ اَجْمَعِيْنَ ﴿۳۸﴾

رہا تونے موزکو، تو میں آراستا دیا گیا گوناڈکو اٹے اٹن میں، اور اڑر گومراڈ کرے گا میں اٹن سبکو (۳۹)

اِلَّا عِبَادَكَ مِنْهُمْ الْمُخْلِصِيْنَ ﴿۳۹﴾ قَالَ هٰذَا صِرَاطٌ عَلٰى مُسْتَقِيْمٍ ﴿۴۰﴾

مگر تیرے وڈاڈار مخلص بنڈوں کو” (۴۰) اٹا ہوا، “یہ ہے سبھا راستا میرا (۴۱)

اِنَّ عِبَادِيْ لَيْسَ لَكَ عَلَيْهِمْ سُلْطٰنٌ اِلَّا مَنِ اتَّبَعَكَ مِنَ

بھشک میرے پوجاریوں پر تیرا کوئی کابھ نہی، مگر جو گومراڈوں سے تیرا بنڈا

الْعٰوِيْنَ ﴿۴۱﴾ وَاِنَّ جَهَنَّمَ لَمَوْعِدُهُمْ اَجْمَعِيْنَ ﴿۴۲﴾ لَهَا سَبْعَةُ اَبْوَابٍ

بن گیا (۴۲) اور بھشک جہنم اٹن سبکی وا’دا کڈا جگڈ ہے”..(۴۳).. اس کے سات دروازے ہیں۔

لِكُلِّ بَابٍ مِنْهُمْ جُزْءٌ مَّقْسُومٌ ۖ إِنَّ السَّاقِطِينَ فِي جَذَّتٍ وَ

ہر دروازے کے لیے ان کی ہٹی بھری پارٹیاں ہیں (۸۴) بیلواشوبہ سے اترنے والے، باغوں اور

عِيُونَ ۗ اَدْخُلُوهَا بِسَلَامٍ اٰمِنِيْنَ ۝ وَنَزَعْنَا مَا فِي صُدُوْرِهِمْ

چشموں میں لائیں گے (۸۵) کی دامن لہو اس میں سلامتی کے ساتھ، امن کے ساتھ (۸۶) اور ہمنے پھیلا لیا ان کے سینوں سے

مِنْ عِلٍّ اِخْوَانًا عَلٰی سُرُرٍ مُّتَقَابِلِيْنَ ۝ لَا يَسْئُرُهُمْ فِيْهَا نَصَبٌ

کینے کو، بائیں بائیں، اپنے اپنے تخت پر آمنے سامنے بیٹھے (۸۷) نہ ہٹکے گی ان کو اس میں تکان،

وَمَا هُمْ مِنْهَا بِمُخْرَجِيْنَ ۝ نَبِيٌّ عِبَادِيْۤ اِنِّيْ اَنَا الْغَفُوْرُ الرَّحِيْمُ ۝

اور نہ وہ اس سے نکلے جائیں گے (۸۸) باہر کر دو ہرے بندوں کو، کی بیلواشوبہ میں ہی مگر تکرار کرنے والا رہنے والا ہوں (۸۹)

وَ اِنَّ عَذَابِيْ هُوَ الْعَذَابُ الْاَلِيْمُ ۝ وَنَبَّأَهُمْ عَنْ ضَيْفِ

اور بے شک میرا عذاب، وہ تو ہے دھم دہنے والا عذاب (۹۰) اور بتا دو انہیں ہراسنا

اِبْرٰهِيْمَ ۝ اِذْ دَخَلُوْا عَلَيْهِ فَقَالُوْا سَلٰمًا ۗ قَالَ اِنَّا مِنْكُمْ

کے مہمانوں کا ڈال .. (۹۱).. جب وہ آئے، تو بول کی 'سلام'. جواب دیا کی "واکھ میں ہم تم سے

وَ جِلُوْنَ ۝ قَالُوْا لَا تَوْجَلْ اِنَّا نُبَشِّرُكَ بِغُلٰمٍ عَلِيْمٍ ۝ قَالَ

در رہے ہیں" (۹۲) سب بولے کی "مت ڈریے، ہم آپ کو خوشخبری دیتے ہیں ایک ہلکے والے بچہ کی" (۹۳) جواب دیا

اَبَشْرٌ تُسَوِّئِيْ عَلٰی اَنْ مَّسَّنِي الْكِبْرُ فَيَمُ تَبَشِّرُوْنَ ۝ قَالُوْا

کی "کھا تم نے بشارت موزوں کے اس پر دی ہے کی میرا بڑھاپا آ گیا؟ تو کس سبب سے موزوں دے رہے ہو؟" (۹۴) سب بولے،

بَشْرٰنِكَ بِالْحَقِّ فَلَا تَكُنْ مِنَ الْقٰنِطِيْنَ ۝ قَالَ وَمَنْ يَقْنَطُ

کی "ہم نے خوشخبری آپ کو دی ہے ٹیک، تو نا اطمینان نہ لیں" (۹۵) جواب دیا کی "کون نا اطمینان ہوگا

مِنْ رَّحْمَةِ رَبِّيْۤ اِلَّا الضَّالُّوْنَ ۝ قَالَ فَمَا خَطْبُكُمْ اَيُّهَا

اپنے پروردگار کی رحمت سے، مگر بے راہ لوگ" (۹۶) کہا، کی "کیسے کیا کام ہے تمہارا اور

السُّرْسُوْنَ ۝ قَالُوْا اِنَّا اُرْسِلْنَا اِلٰی قَوْمٍ مُّجْرِمِيْنَ ۝ اِلَّا اِلَّا لُوْطُ

بے رشتہ" (۹۷) سب بولے، کی "ہم بے جہ گئے ہیں جہاں ہمیشہ کڑی ترقی (۹۸) سب سے اوبلائے لڑتے.

اِنَّا لَنَجُوْهُمْ اَجْمَعِيْنَ ۝ اِلَّا اَمْرًا نَّهٗ قَدَرْنَا ۗ اِنَّهَا لَيْسَتْ

ہم ان کو چھڑ بھا لیں گے سب کو (۹۹) مگر ان کی اورت کو، کی تے کر دیا ہم نے کی وہ پیٹے رہ جائے

الْغَابِرِينَ ﴿۴۶﴾ فَلَمَّا جَاءَ آلَ لُوطٍ الْمُرْسَلُونَ ﴿۴۷﴾ قَالَ إِنَّكُمْ قَوْمٌ

वालोंसे हैं” (६०) फिर जब आ गये भानदाने वूतमें इरिशते (६१) वोह बोले “कि तुम लोग

مُتَكَبِّرُونَ ﴿۴۸﴾ قَالُوا بَلْ جُنُنُكَ بِمَا كَانُوا فِيهِ يَسْتَبِرُونَ ﴿۴۹﴾ وَ

अजनबी कौम छो.” (६२) सब बोले, कि “उम आपके पास लेआये हैं जिसमें यउ सब शक करते थे (६३) और

آتَيْنَكَ بِالْحَقِّ وَإِنَّا لَصَادِقُونَ ﴿۵۰﴾ فَأَسْرِبْ أَهْلَكَ بِقِطْعٍ مِّنَ

उम आये हैं आपके पास हैसवा बरउक के साथ, और बिलाशुबउ उम उरुर सखे हैं (६४) तो निकाल ले जाँये अपने घरवालों

الَّيْلِ وَاتَّبِعْ أَدْبَارَهُمْ وَلَا يَلْتَفِتْ مِنْكُمْ أَحَدٌ وَامْضُوا حَيْثُ

को रातके कुछ रहते, और आप काङ्किलेके आभिरमें रहें, और आपमेंसे कोँ पीछे न क्क्रे, और यले जाँये जडांका

تُؤْمَرُونَ ﴿۵१﴾ وَقَضَيْنَا إِلَيْهِ ذَٰلِكَ الْأَمْرَ أَنَّ دَابِرَ هَٰؤُلَاءِ

डुकुम दिया जाये” (६५) और हैसवा सुना दिया था उन्हेँ ँस मुआमलेका, कि ँन बिछडनेवाले काङ्करोको काट

مَقْطُوعٌ مُّصْبِحِينَ ﴿۵२﴾ وَجَاءَ أَهْلَ الْمَدِينَةِ يَسْتَبِشِرُونَ ﴿۵३﴾

कर रभ दिया जायेगा सुबुड करते करते (६६) और आये आबादीके लोग, भुश भुश (६७)

قَالَ إِنَّ هَٰؤُلَاءِ ضَيْفِي فَلَا تَفْضَحُونَّ ﴿۵४﴾ وَاتَّقُوا اللَّهَ وَلَا

वूतने कडा, कि “यउ मेरे मडमान हैं, तो मुउको तो रुस्वा न करो (६८) और अल्लाउको उरो. और मुजे

تُخْزُونَ ﴿۵५﴾ قَالُوا أَوَلَمْ نَنْهَكَ عَنِ الْعَالَمِينَ ﴿۵६﴾ قَالَ هَٰؤُلَاءِ بَنَاتِي

उलीव न करो” (६८) सब बोले कि “क्या उमने तुमको रोक नहीँ दिया है दूसरोके बारेमें डभल ढेनेसे” (७०) जवाब दिया, कि “यउ

إِن كُنْتُمْ فُجُولِينَ ﴿۵७﴾ لَعَنُوكَ إِنَّهُمْ لَفِي سَكْرَتِهِمْ يَعْمَهُونَ ﴿۵८﴾

उमारी बेटियां हैं अगर तुम निकाउ करो” (७१) तुम्हारी जानकी कसम, वोह बिलाशुबउ अपने नशेमें मडडोश हैं (७२)

فَاخَذَتْهُمْ الصَّيْحَةُ مُشْرِقِينَ ﴿۵९﴾ فَجَعَلْنَا عَلَيْهَا سَافِلَهَا وَ

तो पकड लिया उनको शिंघाडने दिन निकलते (७३) तो कर दिया उमने उसको तडोबावा, और

أَفْطَرْنَا عَلَيْهِمْ حِجَارَةً مِّنْ سِجِّيلٍ ﴿۶०﴾ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِّلْمُتَوَسِّمِينَ ﴿۶१﴾

बरसाया उमने उन पर कंकरीले पत्थर (७४) बेशक ँसमें निशानियां हैं, क्कियाङा शनासोंके लिये (७५)

وَإِنَّهَا لِسَبِيلٍ مُّقِيمٍ ﴿۶२﴾ إِنَّ فِي ذَٰلِكَ لَآيَةً لِّلْمُؤْمِنِينَ ﴿۶३﴾ وَ

और बेशक वोह चलते रास्ते पर वाकेअ है (७६) बेशक ँसमें उरुर निशानी है माननेवालोंके लिये (७७) और

إِنْ كَانَ أَصْحَابُ الْأَيْكَةِ لظَالِمِينَ ﴿۷۸﴾ فَانْتَقِمْنَا مِنْهُمْ وَانْمَأ

बिलाशुभल जंगलवाले ज़र अंधेर मयानेवाले थे (७८) पस बढला विया डमने उनसे... और भेशक

لِيَأْمُرُوا بِالْعَدْلِ وَالْإِيمَانِ ﴿۷۹﴾ وَلَقَدْ كَذَّبَ أَصْحَابُ الْحِجْرِ الْمُرْسَلِينَ ﴿۸۰﴾

दोनो आबादियां शाहराडे आम पर हें (७९) और भेशक जुटवाया डजरके रडनेवालोंने रसूलोंको (८०)

وَآتَيْنَهُمُ الْآيَاتِنَا فَكَانُوا عَنْهَا مُعْرِضِينَ ﴿۸۱﴾ وَكَانُوا يُجْحِتُونَ مِنَ

और डमने दी थीं उन्हें अपनी निशानियां, तो उससे रुध डटाये थे (८१) और वोड तराशते थे

الْجِبَالِ يَبُوءًا آمِنِينَ ﴿۸۲﴾ فَأَخَذَتْهُمُ الصَّيْحَةُ مُصْحِحِينَ ﴿۸۳﴾ فَمَا

पडाडोंसे अपने अपने घर, ठन्मीनानसे (८२) कि वे विया उनको अंक बिंघाडने सुभल करते करते (८३) तो न

أَعْنَى عَنْهُمْ مِمَّا كَانُوا يَكْسِبُونَ ﴿۸۴﴾ وَمَا خَلَقْنَا السَّمَوَاتِ وَالْأَرْضَ

काम आओगी उनके उनकी कमाईयां (८४) और नहीं पैदा इरमाया डमने आरमानों और जमीनको

وَمَا بَيْنَهُمَا إِلَّا بِالْحَقِّ وَإِنَّ السَّاعَةَ لَأْتِيَةٌ فَاصْفِرِ الصَّفْحَ

और जो उनके दरमियान है मगर ठीक. और बिलाशुभल कयामत ज़र आनेवाली है, तो अभी भुभीके साथ दरगुजरीसे

الْجَبِيلِ ﴿۸۵﴾ إِنَّ رَبَّكَ هُوَ الْخَلْقُ الْعَلِيمُ ﴿۸۶﴾ وَلَقَدْ آتَيْنَاكَ سَبْعًا

काम लो (८५) भेशक तुम्हारा परवरदिगार ही बडा पैदा करनेवाला ठल्मवाला है (८६) और भेशक डमने तुम्हें सात आयतों

مِّنَ الْمَثَانِي وَالْقُرْآنِ الْعَظِيمِ ﴿۸७﴾ لَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَىٰ مَا

दी दोडराठ ज्ञानेवाली, और कुरआने अजीम दिया (८७) न उढाओ अपनी आंभोंको ठन थीजोंकी

مَتَّعْنَا بِهِ أَزْوَاجًا مِنْهُمْ وَلَا تَحْزَنْ عَلَيْهِمْ وَاخْفِضْ جَنَاحَكَ

तरक, कि रडने सडनेको जो दे दिया डमने उनके जोडे, और न उनका गम करो, और जुका दो अपने शानअे करमको

لِلْمُؤْمِنِينَ ﴿۸۸﴾ وَقُلْ إِنِّي أَنَا النَّذِيرُ الْمُبِينُ ﴿۸۹﴾ كَمَا أَنْزَلْنَا عَلَىٰ

ठमानवालोंके विये (८८) और केड दो कि बिलाशुभल में हूं भुवा डुवा डर सुनानेवाला अजाबका (८९) जिस तरड कि नाजिल किया डम

الْمُقْتَسِبِينَ ﴿۹۰﴾ الَّذِينَ جَعَلُوا الْقُرْآنَ عِضِينَ ﴿۹۱﴾ فَوَرَبِّكَ

ने बांट बभरेवालों पर (९०) जिन्होंने कुरआनके टुकडे टुकडे किये थे (९१) तो तुम्हारे परवरदिगारकी

لَسَأَلُهُمْ أَجْرَعِينَ ﴿۹۲﴾ عَمَّا كَانُوا يَعْمَلُونَ ﴿۹۳﴾ فَأَصْدَعْ بِأُسْمَائِهِمْ

कसम, डम ज़र जवाब तलब करेंगे उन सभसे (९२) जो वोड करते थे (९३) तो ओ'लानिया केड दो जिसका तुमको डुकम दिया जाता है,

وَأَعْرِضْ عَنِ الْمُشْرِكِينَ ۚ إِنَّا كَفَيْنَاكَ الْمُسْتَهْزِئِينَ ۗ

اور بےرہمی برتو مشرکوں سے (۷۴) بےلواشوبہ ڈم تو تم پر کافی ہیں ہتھیالوں کے لیے (۷۵)

الَّذِينَ يَجْعَلُونَ مَعَ اللَّهِ إِلَهًا آخَرَ فَسَوْفَ يَعْلَمُونَ ۗ

جو گتے ہیں اےلواہ کے ساتھ دوسرے ما'بوء، تو جلد ہی سب جان لینگے (۷۶) اور ڈم

تَعْلَمُ أَنَّكَ يَصِيقُ صَدْرَكَ بِمَا يَقُولُونَ ۗ فَسَبِّحْ بِحَمْدِ رَبِّكَ

تجڑر جاننے ہیں کہ تومدارا سونا تंग आ जाता है उनकी बकवाससे (७७) तो पाकी भयान करो अपने परवरदिगारकी डभ

وَكُنْ مِنَ السَّاجِدِينَ ۗ وَاعْبُدْ رَبَّكَ حَتَّىٰ يَأْتِيَكَ الْيَقِينُ ۗ

के साथ, और सजदा करनेवालोंसे रडा करो (७८) और पूजे अपने परवरदिगारको, यहां तक कि आ जाये तुम तक मौत (७९)

۱۶

سُورَةُ النَّحْلِ ۙ ۱۶ مَكِّيَّةٌ ۙ ۱۶

سورہ نحل مککیہ

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ

آیات ۱۲۸ تا ۱۴۲

أَتَىٰ أَمْرَ اللَّهِ فَلَا تَسْتَعْجِلُوهُ ۗ سُبْحٰنَهُ وَتَعَالَىٰ عَمَّا يُشْرِكُونَ ۗ

आया हीरभा है अल्लाह का हुकम, तो उसकी जल्दी न मर्याओ. पाक है वोड अल्लाह और बुलन्द व बावा है उससे, जिसको सब शरीक बना रहे हैं (१)

يُنزِّلُ الْمَلٰٓئِكَةَ بِالرُّوْحِ مِنْ أَمْرِهِ عَلَىٰ مَنْ يَّشَآءُ مِنْ عِبَادِهِ

वोड नाजिल इरमाता है इरिशतोंकी सरापा इड, वही ले कर अपने हुकमसे जिस पर चाहे अपने बन्दोंसे,

أَنۢ أَنْذِرُوا أَنَّهُ لَا إِلٰهَ إِلَّا أَنَا فَاتَّقُونِ ۗ خَلَقَ السَّمٰوٰتِ وَ

कि डरा दो मेरे पैगामसे, कि कोई पूजनेके काबिल नहीं सिवा मेरे, तो मुजसे डरते रडा करो (२) पैदा इरमाया आस्मानों और

الْأَرْضِ بِالْحَقِّ ۗ تَعَالَىٰ عَمَّا يُشْرِكُونَ ۗ خَلَقَ الْإِنْسَانَ مِنْ

जमीनको डीक. बडोत बुलन्द व बावा है उनसे जिन्हें यड शरीक बनाते हैं (३) पैदा इरमाया इन्सानको अंक

نُطْفَةٍ فَإِذَا هُوَ خَصِيمٌ مُّبِينٌ ۗ وَالْأَنْعَامَ خَلَقَهَا لَكُمْ فِيهَا

कतरअे नायीजसे, इर वोड अब मुल्लम मुल्ला जगडालू है (४) और थोपाअे, उनहें पैदा इरमाया. तुम्हारे लिये उस

دِفْءٌ وَمَنَافِعُ وَمِنْهَا تَأْكُلُونَ ۗ وَلَكُمْ فِيهَا جَمَالٌ حِينَ

में गिनी लिबास हैं और बोडतरे नकअ हैं. और उनके भा'जकी तुम पाते हो (५) और तुम्हारी उसमें शान है जब

تُرْجُونَ وَحِينَ تَسْرَحُونَ ۗ وَتَحْمِلُ أَثْقَالَكُمْ إِلَىٰ بَلَدٍ لَّكُمْ

यरागाहसे शामको लाते हो, और जब यरागाहकी तरफ ले जाया करते हो (६) और वोड उढाते हैं तुम्हारे भोज उस शहर तक, कि

تَكُونُوا بِلِغِيهِ إِلَّا شِقُّ الْأَنْفِ ۖ إِنَّ رَبَّكُمْ لَرَءُوفٌ رَحِيمٌ ⑥

تुम वहां न पड़ोयते, मगर जान जोधोंसे. बेशक तुम्हारा परवरदिगार ज़रूर बडा मडरभान रहमवाला है (७)

وَالْخَيْلِ وَالْبِغَالِ وَالْحَمِيرِ لِتَرْكَبُوهَا وَزِينَةً وَيَخْلُقُ مَا لَا

और घोड़े और भय्यर और गधे कि उन पर सवारी करो और शान बनानेके लिये. और पैदा करमायेगा जो तुम

تَعْلَمُونَ ⑧ وَعَلَى اللَّهِ قَصْدُ السَّبِيلِ وَمِنْهَا جَائِرٌ وَكَوْنُهَا

दोग अभी जानते ही नहीं (८) और अस्वाहका है सीधा रास्ता. और बा'ज रास्ते टेढ़े हैं. और अगर वोह

لَهْدِكُمْ أَجْعَلِينَ ⑨ هُوَ الَّذِي أَنْزَلَ مِنَ السَّمَاءِ مَاءً لَكُمْ

याहता तो तुम सबको राह दे देता (९) वोही है जिसने उतारा आस्मानकी तरफसे पानी तुम्हारे लिये,

مِنْهُ شَرَابٌ وَمِنْهُ شَجْرٌ فِيهِ تُسَيُّونَ ⑩ يُثَبِّتُ لَكُمْ بِهِ

कुछ तो पीनेकी है, और कुछ जैसे पौदोंको जिसमें जानवर चराते हो (१०) उगाता है तुम्हारे लिये उस पानी

الزَّرْعَ وَالزَّيْتُونَ وَالنَّخِيلَ وَالْأَعْنَابَ وَمِنْ كُلِّ الثَّمَرَاتِ ⑪

से भेतीकी, और जैतून व भजूर व अंगूर और हर किसके फलकी.

إِنَّ فِي ذَلِكَ لَآيَةً لِّقَوْمٍ يَتَفَكَّرُونَ ⑫ وَسَخَّرَ لَكُمْ الَّيْلَ وَالنَّهَارَ

बेशक इसमें ज़रूर निशानी है उनके लिये जो ध्यान करें (११) और मुसम्भर कर दिया तुम्हारे लिये रात और दिनकी,

وَالشَّمْسَ وَالْقَمَرَ وَالنُّجُومَ مُسَخَّرَاتٍ بِأَمْرِهُ ⑬ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ

और सूरज और चाँदकी, और सारे तारे पाबन्द हैं उसके हुकमके. बेशक इसमें ज़रूर निशानियां हैं

لِّقَوْمٍ يَعْقِلُونَ ⑭ وَمَا ذَرَأْتُمْ فِي الْأَرْضِ مُخْتَلِفًا أَلْوَانُهُ ⑮ إِنَّ

उनके लिये जो समजबूजसे काम लें (१२) और जो पैदा करमाया तुम्हारे लिये जमीनमें तरल तरलके रंगदार. बेशक

فِي ذَلِكَ لَآيَةٌ لِّقَوْمٍ يَدَّكَّرُونَ ⑯ وَهُوَ الَّذِي سَخَّرَ الْبَحْرَ لِتَأْكُلُوا

इसमें ज़रूर निशानी उनके लिये जो सबक लें (१३) और वोही है जिसने काबूमें कर दिया दरिया समन्दरकी, कि उस

مِنْهُ لَحْمًا طَرِيًّا وَتَسْتَخْرِجُوهَا مِنْهُ حَلِيَّةً تَلْبَسُونَهَا ⑰ وَتَرَى

से भाते रहो ताजा गोशत, और निकालते रहो उससे गेहना जो पहनते हो, और टेप ही

الْفَلَكَ مَوَآخِرَ فِيهِ وَلِتَبْتَغُوا مِنْ فَضْلِهِ ⑱ وَلِعَلَّكُمْ تَشْكُرُونَ ⑲

रहे हो कि कश्तियां पानी थीर कर उसमें तेरती है, और ताकि तलाश करो उसका फ़ल, और किसी तरल शुक्कगुजारी करते रहो (१४)

وَالْقَىٰ فِي الْأَرْضِ رَوَاسِيَ أَن تَمِيدَ بِكُمْ وَأَنْهَارًا وَسُبُلًا لَّعَلَّكُمْ

और गाड दिया जमीनमें पहाडोंको, वरना जमीन उगमगा दे तुम्हें, और नदियां, और रास्ते कि तुम अपना अपना

تَهْتَدُونَ ﴿۱۵﴾ وَعَلَّمْتُ بِالنَّجْمِ هُمْ يَهْتَدُونَ ﴿۱۶﴾ أَفَسَنُيَخْلُقُ

रास्ता पाते रहो (१५) और बछोतसी अलामतें और तारेसे वोड रास्ता पडयान लेते हैं (१६) तो क्या जो पैदा इरमाता है और

كُنَّ لَا يَخْلُقُ أَفَلَا تَذَكَّرُونَ ﴿۱۷﴾ وَإِن تَعُدُّوا نِعْمَةَ اللَّهِ لَا

जो कुछ पैदा न करे, अेक तरडका है? तो क्या तुम सोचने काम ही नहीं लेते (१७) और अगर गिनती करनी याओ अल्लाडकी ने'मतकी, तो

تُحْصَوْنَ إِنَّ اللَّهَ لَغَفُورٌ رَّحِيمٌ ﴿۱۸﴾ وَاللَّهُ يَعْلَمُ مَا تَسْرُونَ وَ

उन्हें गिन न सकोगे. बेशक अल्लाड ज़रूर मगिंकरत इरमानेवाला रहमवाला है (१८) और अल्लाड जानता है जो तुम छुपाओ और

مَا تَعْلَمُونَ ﴿۱۹﴾ وَالَّذِينَ يَدْعُونَ مِن دُونِ اللَّهِ لَا يَخْلُقُونَ

जो अेलानिया करो (१९) और जिन्हें यड अल्लाडकी छोड कर मा'बूड पुकारते हैं, वोड नहीं पैदा कर

شَيْئًا وَهُمْ يُخْلَقُونَ ﴿۲۰﴾ أَمْ أَلِّفْتُمْ بَيْنَ يَدَيْهِمْ

सकते कुछ, और वोड भुड पैदा किये गअे हैं (२०) सभ बे जान हैं जिन्होंसे नहीं हैं. और न वोड समज सकें कि कब डशरके

يُبْعَثُونَ ﴿۲۱﴾ إِلَهُكُمُ اللَّهُ وَاحِدٌ فَالَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ

लिये उडअे जाअेंगे (२१) तुम सभका मा'बूड अस अेक मा'बूड है. इर भी जो न मानें आभिरतको

قُلُوبُهُمْ مُّكْرَرَةٌ وَهُمْ مُّسْتَكْبِرُونَ ﴿۲۲﴾ لَا جَرَمَ أَنَّ اللَّهَ يَعْلَمُ

उनके डिल नाकारा हैं, और वोड मग़रूर हैं (२२) भिलाशुभड अल्लाड तो भ्वाड मभ्वाड जानता है जो छुपा

مَا يَسْرُونَ وَمَا يَعْلَمُونَ إِنَّهُ لَا يُحِبُّ الْمُسْتَكْبِرِينَ ﴿۲۳﴾ وَإِذَا

रभें और जो अेलान कर डें. बेशक वोड नहीं पसन्द इरमाता गु़ररवालोक़ी (२३) और जभ

قِيلَ لَهُمْ قَاذًا أَنْزَلَ رَبُّكُمْ قَالُوا أَسَاطِيرُ الْأَوَّلِينَ ﴿۲۴﴾ لِيَحْضُرُوا

पूछा गया उनहें, कि क्या नाजिल इरमाया तुम्हारे परवरिडगारने? सभ जवाबन बकने लगे कि "अगलोक़ी कडानियां" (२४) ताकि लाहे रहें

أَوْزَارَهُمْ كَامِلَةً يَوْمَ الْقِيَامَةِ وَمِن أَوْزَارِ الَّذِينَ يُضِلُّونَهُمْ

अपने पूरे भोज कयामतके डिन. और उनके भोज जिन्हें गुमराड करें

بِغَيْرِ عِلْمٍ أَلَسَاءَ مَا يَزُرُونَ ﴿۲۵﴾ قَدْ مَكَرَ الَّذِينَ مِن قَبْلِهِمْ

बेईल्मीसे. भबरदार कि बडा भुरा भोज लाड रहे हैं (२५) बेशक हांव यले जो उनसे पडलेके हैं,

فَأَتَى اللَّهُ بُنْيَانَهُم مِّنَ الْقَوَاعِدِ فَنخَرَ عَلَيْهِمُ السَّقْفَ مِن

तो अल्लाहने लिया उनके बने बनाये घरोंको बुन्यादसे, तो गिर पडी उन पर छत ठीपरसे,

فَوَقَّعَهُمْ وَآتَاهُمُ الْعَذَابُ مِنْ حَيْثُ لَا يَشْعُرُونَ ﴿۲۴﴾ ثُمَّ يَوْمَ

और आया उन पर अजाब जहांसे वोह समझे न थे (२४) फिर क्यामत

الْقِيَامَةِ يُخْزِيهِمْ وَيَقُولُ أَيْنَ شُرَكَائِيَ الَّذِينَ كُنْتُمْ تُشَاقِقُونَ

के दिन रुस्वा करेगा उन्हें, और इरमाअेगा कि कहां हैं मेरे शरीक गढे हूअे, जिनके लिये तुम जगडा

فِيهِمْ قَالَ الَّذِينَ أُوْتُوا الْعِلْمَ إِنَّ الْخِزْيَ الْيَوْمَ وَالسُّوءَ عَلَى

करते थे. भोल पडे जिनको धल्लम दिया गया हे, कि भेशक रुस्वाएँ आजके दिन और भराभी

الْكَافِرِينَ ﴿۲۵﴾ الَّذِينَ تَتَوَفَّيْهُمْ الْمَلَائِكَةُ ظَالِمِي الْأَنْفُسِمْ فَالْقَوْمَ

काकिरोंकी हे (२५) जिन्हें इरिशतोंने वफात दी, धस डालमें कि वोह अपने ही ठीपर अंधेर करनेवाले हैं, फिर उन्होंने

السَّلَامَ مَا كُنَّا نَعْمَلُ مِنْ سُوءٍ بَلَىٰ إِنَّ اللَّهَ عَلِيمٌ بِمَا كُنْتُمْ

अपनी भयतकी तरड डाली, कि डम कोई गुनाह भी नहीं करते थे. डं क्यूं नहीं ! अल्लाड भुभ जानता हे जो कुड

تَعْمَلُونَ ﴿۲۶﴾ فَادْخُلُوا أَبْوَابَ جَهَنَّمَ خَالِدِينَ فِيهَا فَبِئْسَ

तुम करते थे (२६) भस अब दाभिल डो जाओ जडन्नमके दरवाजोंमें, डमेशा रहनेवाले डसमें, पस कितनी भुरी

مَثْوَى الْمُنْكَرِينَ ﴿۲۷﴾ وَقِيلَ لِلَّذِينَ اتَّقَوْا مَاذَا أَنْزَلْ رَبُّكُمْ

जगड हे गुरर करनेवालोंकी (२७) और पूछा गया उनसे जो डरते रहे, कि क्या नाजिल इरमाया तुम्हारे परवरदिगारने ?

قَالُوا خَيْرٌ لِلَّذِينَ أَحْسَنُوا فِي هَذِهِ الدُّنْيَا حَسَنَةٌ وَكَدَارُ

तो सभने जवाब दिया, कि “भलाई ही भलाई.” जिन्होंने भलाईकी, उन्हें धस दुन्यामें भी भलाई हे और दारे आभिरत

الْآخِرَةِ خَيْرٌ وَلَنِعْمَ دَارُ الْمُتَّقِينَ ﴿۲۸﴾ جَدَّتْ عَدْنٌ يَدْخُلُوهَا

और ज़्यादा भेडतर हे. और केशा अरुषा हे डरनेवालोंका घर (२८) डमेशगीवाले भाग, जिसमें दाभिल

تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ لَهُمْ فِيهَا مَا يَشَاءُونَ كَذَلِكَ

डोंगे, भेड रही हैं डसके नीचे नडरें, उनके लिये डसमें हे जो चाहें. धसी तरड षवाभ

يَجْزِي اللَّهُ الْمُتَّقِينَ ﴿۲۹﴾ الَّذِينَ تَتَوَفَّيْهُمْ الْمَلَائِكَةُ طَيِّبِينَ

देता हे अल्लाड डरनेवालोंको (२९) जिन्हें वफात देते हैं इरिशते धस डालमें कि वोह पाकीजा हैं.

يَقُولُونَ سَلَامٌ عَلَيْكُمْ ادْخُلُوا الْجَنَّةَ بِمَا كُنْتُمْ تَعْمَلُونَ ﴿٣٢﴾ هَلْ

कहेंगे “सलामती हो आप लोगों पर. दाखिल हो जाओ जन्नतमें जो तुम नेकियां करते रहे” (उ२) यह कहिर

يَنْظُرُونَ إِلَّا أَنْ تَأْتِيَهُمُ الْمَلَائِكَةُ أَوْ يَأْتِيَ أَمْرٌ رَبِّكَ كَذَلِكَ

लोग नहीं धन्तिआर कर रहे हैं, मगर इसका, कि आ जाओ उनके पास इरिशते, या आ जाओ तुम्हारे परवरदिगारका आभरी हुकम. इसी

فَعَلَ الَّذِينَ مِنْ قَبْلِهِمْ وَمَا ظَلَمَهُمُ اللَّهُ وَلَكِنْ كَانُوا

तरह किया था उनके पहलोंने. और उन पर अल्लाहने अंधेर नहीं किया, लेकिन वोह भुद अपने

أَنْفُسَهُمْ يَظْلِمُونَ ﴿٣٣﴾ فَأَصَابَهُمْ سَيِّئَاتٌ مَا عَمِلُوا وَحَاقَ بِهِمْ

ओपर अंधेर करते थे (उ३) तो मुसीबत बन गओ उनके लिये उनके भुरे करतूत, और इंस लिया उनको

مَا كَانُوا بِهِ يَسْتَهْزِءُونَ ﴿٣٤﴾ وَقَالَ الَّذِينَ أَشْرَكُوا لَوْ شَاءَ اللَّهُ

जिसकी इंसो उडाते थे (उ४) और केडने लगे जिन्होंने शिक किया है, अगर अल्लाह याहता

مَا عَبَدْنَا مِنْ دُونِهِ مِنْ شَيْءٍ نَحْنُ وَلَا آبَاؤُنَا وَلَا حَرَمْنَا

तो हम मा'बूद न बनाते उसको छोड कर किसीको, न हम और न हमारे बापदादे, और न हम अल्लाह

مِنْ دُونِهِ مِنْ شَيْءٍ كَذَلِكَ فَعَلَ الَّذِينَ مِنْ قَبْلِهِمْ ؕ

के मुकाबलेमें इराम बताते कुछ. इसी तरह करतूत थे उनके जो उनसे पहले थे.

فَهَلْ عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينُ ﴿٣٥﴾ وَلَقَدْ بَعَثْنَا فِي كُلِّ

तो रसूलों पर नहीं, मगर अलानिया पैगाम पहोंया देना (उ५) और बिलाशुभल भेजा हमने हर उम्मत

أُمَّةٍ رَسُولًا أَنْ اعْبُدُوا اللَّهَ وَاجْتَنِبُوا الطَّاغُوتَ ؕ فَمِنْهُمْ

में पैगाम्बर, कि पूजो अल्लाहको, और बचो शैतानसे. तो उनमेंसे

مَنْ هَدَى اللَّهُ وَمِنْهُمْ مَن حَقَّتْ عَلَيْهِ الضَّلَالَةُ فَسِيرُوا

बा'जने राह पावी. और बा'ज वोह, कि ठीक पडी उन पर गुमराही. तो सैर करो

فِي الْأَرْضِ فَانظُرُوا كَيْفَ كَانَ عَاقِبَةُ الْمُكْذِبِينَ ﴿٣٦﴾ إِنَّ

जमीनमें, इर देओ कि कैसा अ-जाम हुवा जुटवानेवालोंका (उ६) अगर

تَحَرَّصَ عَلَى هُدَاهُمْ فَإِنَّ اللَّهَ لَا يَهْدِي مَنْ يُضِلُّ وَمَا

तुम्हें लावय है उनकी डिदायतकी, तो उसमें भी शुभल नहीं, कि अल्लाह राह नहीं देता जो भेराड हो जाओ. और नहीं है

لَهُمْ مِّنْ نَّصِيرِينَ ﴿۳۵﴾ وَأَقْسَمُوا بِاللَّهِ جَهْدَ أَيْمَانِهِمْ لَا يَبْعَثُ

उनका कोई मददगार (३७) और कसम खा बैठे अल्लाहकी, भडे जोरकी कसम. "कि न उठायेगा

اللَّهُ مَن يَمُوتُ بَلَىٰ وَعَدًّا عَلَيْهِ حَقًّا وَلَكِنَّ أَكْثَرَ النَّاسِ لَا

अल्लाह जो मर जाये." "हां क्यूं न उठायेगा," इस पर वा'दा है बिल्कुल ठीक, लेकिन मोड़तेरे लोग नादानी

يَعْلَمُونَ ﴿۳۶﴾ لِيُبَيِّنَ لَهُمُ الَّذِي يُخْتَلَفُونَ فِيهِ وَلِيَعْلَمَ الَّذِينَ

करते हैं (३८) ताकि जाहिर करमा दे उन्हें वोह जिसमें वोह जगडते हैं, और ताकि जान दें

كَفَرُوا أَنَّهُمْ كَانُوا كَذِبِينَ ﴿۳۷﴾ إِنَّمَا قَوْلُنَا لِشَيْءٍ إِذَا أَرَدْنَا أَن

काहिर, कि वोह जूटे थे (३८) अस हमारा इरमान किसी याडेके लिये, जबकि हमने उसके वुजूहका धरादा इरमा लिया

تَقُولَ لَهُ كُنْ فَيَكُونُ ﴿۳۸﴾ وَالَّذِينَ هَاجَرُوا فِي اللَّهِ مِنْ بَعْدِ

यही है, कि हम उसे हुकम देते हैं, कि 'होजा' तो वोह हो जाता है (४०) और जिन्होंने छिजतरतकी अल्लाहकी राहमें भा'द इसके

مَا ظَلَمُوا لِنُبُوَّتِهِمْ فِي الدُّنْيَا حَسَنَةً ۖ وَلَا جِزَاءَ الْآخِرَةِ أَكْبَرُ لَوْ

कि मजसूम बनाये गये, जइर हम ठिकाना देंगे उनको दुन्यामें अच्छा. और बिलाशुबह आबिरतका धवाब भडोत भडा है...अगर

كَانُوا يَعْلَمُونَ ﴿۳۹﴾ الَّذِينَ صَبَرُوا وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ ﴿۴०﴾ وَمَا

धल्मसे काम दें (४१) जिन्होंने सध्र किया, और अपने परवरदिगार पर भरोसा रभते हैं (४२) और नहीं

أَرْسَلْنَا مِنْ قَبْلِكَ إِلَّا رِجَالًا نُّوحِي إِلَيْهِمْ فَسَأَلُوا أَهْلَ الذِّكْرِ

भेजा हमने तुमसे पहले, मगर कुछ मदाने डक, कि हम वही इरमाते रहे उनकी तरफ, तो दरयाइत किया करो धल्मवालों

إِنْ كُنْتُمْ لَا تَعْلَمُونَ ﴿۴१﴾ بِالْبَيِّنَاتِ وَالزُّبُرِ ۗ وَأَنْزَلْنَا إِلَيْكَ الذِّكْرَ

से, अगर तुम भुद नहीं जानते (४३) रीशन दलीलों और कितानोंको. और नाजिल इरमाया तुम्हारी जानिब कुरआनको,

لِتُبَيِّنَ لِلنَّاسِ مَا نُزِّلَ إِلَيْهِمْ وَلَعَلَّهُمْ يَتَفَكَّرُونَ ﴿۴२﴾ أَقَامِنَ

ताकि साइं भयान करदो लोगोंको जो उनकी तरफ उतारा गया, कि सोचसे काम दें (४४) तो क्या अमान

الَّذِينَ مَكَرُوا السَّيِّئَاتِ أَنْ يَحْسَفَ اللَّهُ بِهِمْ الْأَرْضَ أَوْ

पा गये जो भुराधयोंके दांव यलते रहे उससे, कि धंसा दे अल्लाह उन्हें जमीनमें, या आ जाये

يَأْتِيَهُمُ الْعَذَابُ مِنْ حَيْثُ لَا يَشْعُرُونَ ﴿۴३﴾ أَوْ يَأْخُذَهُمْ فِي

उझा पर अजाब, जहांसे उन्हें भयाव भी न हो (४५) या पकड ले उन्हें

تَقْلِبُهُمْ فَمَا هُمْ بِمُعْجِزِينَ ﴿۳۸﴾ أَوْ يَأْخُذْهُمْ عَلَىٰ تَخَوُّفٍ فَلْيَأْخُذْ

उनके खलते फिरतेमें, कि वोह तो अल्लाहको रोक सकते नहीं (४६) या पकड़ ले उन्हें दबाते दबाते, कि बिलाशुबह तुम्हारा परवरदिगार

رَبِّكُمْ لَرَوْفٌ رَّحِيمٌ ﴿۳۹﴾ أَوَلَمْ يَرَوْا إِلَىٰ مَا خَلَقَ اللَّهُ مِنْ شَيْءٍ

जइर बडा महरबान रहम करमानेवाला है (४७) क्या उन्हें नहीं सूजता जो कुछ अल्लाहने पैदा करमाया अपनी मशियतसे? उन

يَتَفَيَّؤُا ظِلَالَهُ عَنِ الِیَمِیْنِ وَالشَّمَالِیْلِ سُبْحَانَ اللَّهِ وَهُمْ ذُرُوءٌ

के साथे जुके पडे रहते हैं दाहिने बायें. अल्लाहका सजदा करते जलील व आजिज ढालमें (४८)

وَلِلَّهِ یَسْجُدُ مَا فِی السَّمَوَاتِ وَمَا فِی الْأَرْضِ مِنْ دَابَّةٍ وَ

और अल्लाह ढीका सजदा करते हैं, जो आस्मानोंमें है और जो जमीनमें हैं खलनेवाले और

الْمَلٰئِكَةُ وَهُمْ لَا یَسْتَكْبِرُونَ ﴿۴۰﴾ یَخَافُونَ رَبَّهُمْ مِّنْ قُدْرَتِهِمْ

सारे फिरते, और वोह बडे नहीं बनते (४९) अपने परवरदिगारका भौंक छाये हैं अपने उपर,

وَيَفْعَلُونَ مَا یُؤْمَرُونَ ﴿۴۱﴾ وَقَالَ اللَّهُ لَا تَتَّخِذُوا الِالِهَیْنِ اثْنَیْنِ

और वोही करते हैं जिसका उन्हें हुकम दिया जाये (५०) और इरमा दिया अल्लाहने कि न करार दो, मा'बूद दो.

اِنَّهَا هُوَالَهُ وَاحِدٌ فَاِیَّایَ فَارْهَبُونَ ﴿۴۲﴾ وَكَهٗ مَا فِی السَّمَوَاتِ

भस वोही है मा'बूद अकेला, तो मुजीसे डरा करो (५१) और उसीका है जो कुछ आस्मानों

وَالْأَرْضِ وَكَهٗ الدِّیْنِ وَاصْبَابًا أَفْغَیْرَ اللَّهِ تَتَّقُونَ ﴿۴۳﴾ وَمَا بِكُمْ

और जमीनमें है. और उसीकी इरमांभरदारी हमेशा जरूरी है. तो क्या अल्लाहसे गैरिखतवालेको डरा करोगे (५२) और जो भी तुम

مِّنْ نَّعْمَةٍ فِیْنِ اللَّهِ ثُمَّ إِذَا مَسَّكُمُ الضَّرُّ فَالِیْهِ تَجْرَوْنَ ﴿۴۴﴾ ثُمَّ

पर कोई भी ने'मत है, तो अल्लाहकी तरफसे, फिर जब पड़ोया तुम्हें नुकसान, तो उसीकी तरफ गिडगिडाते हो (५३) फिर जब

إِذَا اكْتَسَفَ الضَّرْعُ عَنْكُمْ إِذَا فَرِیقٌ مِّنْكُمْ بِرَبِّهِمْ یُشْرِكُونَ ﴿۴۵﴾

उसने दूर कर दिया तुमसे जररको, तो तुममेंसे अक गिरोह है कि अपने परवरदिगारसे शिक करने लगता है (५४)

لِیَكْفُرُوا بِمَا آتٰهُمْ فَتَسْتَعُوْا فَاَنْتُمْ تَعْلَمُونَ ﴿۴۶﴾ وَیَجْعَلُونَ

ताकि नाशुकी करें जो हमने दे रभा है उन्हें. अरथा तो रह सेह वो कुछ दिन.. फिर तो जल्दी मा'लूम हो जायेगा (५५) और निकलते हैं

لِمَا لَا یَعْلَمُونَ نَصِیْبًا مِّمَّا رَزَقْنَاهُمْ تَاللَّهِ لَسُّلُنٌ عَمَّا كُنْتُمْ

डिस्सा उनका जिन्हें जानते भी नहीं उस रोजीसे, जो हमने दे रभी है. अल्लाहकी कसम, जरर बाजपुर्स किये जाओगे, जो

تَفْتَرُونَ ﴿۵۶﴾ وَيَجْعَلُونَ لِلَّهِ الْبَنَاتِ سُبْحٰنَهُ وَلَهُمْ مَا يَشْتَهُونَ ﴿۵۷﴾

मनघटत करते हो (५६) और करार देते हैं अल्लाहके लिये लडकियां, सुभानअल्लाह ! और भुद उनके लिये जो उनका दिल चाहे (५७)

وَإِذَا بُشِّرَ أَحَدُهُمْ بِالْأُنثَىٰ ظَلَّ وَجْهَهُ مُسْوَدًّا وَهُوَ كَظِيمٌ ﴿۵۸﴾

हालांकि जब उनमें किसीको बेटीकी भुशाभबरी दी गઈ, तो सारा दिन उसका मुंह कावा रहा, और वोह गुरसेके घुटनमें रहा (५८)

يَتَوَارَىٰ مِنَ الْقَوْمِ مِنْ سُوءِ مَا بُشِّرَبِهِ أَيَسْكَرُ عَلَىٰ هُونٍ

मुंह छुपाअे फिरता है अपनी कोमसे, इस भुश भबरीकी नागवारीसे, क्या उसे जिल्लतकी डालत पर रभेगा,

أَمْ يَدُسُّهُ فِي التُّرَابِ أَلَا سَاءَ مَا يَحْكُمُونَ ﴿۵۹﴾ لِّلَّذِينَ لَا يُؤْمِنُونَ

या दबा देगा उसे मिट्टीमें ? देभो तो कितनी भुरी तजवीज करते हैं (५९) जो न मानें

بِالْآخِرَةِ مَثَلُ السُّوءِ وَ لِلَّهِ الْمَثَلُ الْأَعْلَىٰ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ ﴿۶۰﴾

आभिरतकी, सरापा भद हैं. और अल्लाहकी शान सभसे भुलन्द व भाला है. और वोही ईज्जत वावा खिकमतवावा है (६०)

وَلَوْ يُؤَاخِذُ اللَّهُ النَّاسَ بِظُلْمِهِمْ مَا تَرَكَ عَلَيْهَا مِنْ دَابَّةٍ وَ

और अगर धरपकड करने लगता अल्लाह लोगोंकी उनके अंधेर मयानेसे, तो न छोडता जभीन पर किसी यलनेवालेकी.

لَكِن يُؤَخِّرُهُمْ إِلَىٰ أَجَلٍ مُّسَمًّى ۖ فَإِذَا جَاءَ أَجَلُهُمْ لَا يَسْتَأْذِنُونَ

लेकिन वोह भोडवत देता है नामजद कर्हा वक्त तक. तो जैसे डी आया उनका वक्त, तो न पिछड़ेंगे

سَاعَةً وَلَا يَسْتَقْدِمُونَ ﴿۶۱﴾ وَيَجْعَلُونَ لِلَّهِ مَا يَكْرَهُونَ وَ

घडी लरकी, और न आगे भढ़ेंगे (६१) और गढते हैं अल्लाहके लिये जो अपने लिये नागवार जानते हैं. और

تَوْصِفُ أَسِنَّتُهُمُ الْكُذِبَ أَنَّ لَهُمُ الْحُسْنَىٰ لَآ جَرَمَ أَنَّ لَهُمُ

भोलती हैं उनकी जभानें जूट, कि उन्हीके लिये है नजातकी लवाई. भ्वाड मभ्वाड उन्हीके लिये है

النَّارَ وَأَنَّهُمْ مُّفْرَطُونَ ﴿۶۲﴾ تَاللَّهِ لَقَدْ أَرْسَلْنَا إِلَىٰ أُمَمٍ مِّن

जडन्नम जडर, और वोह डदसे गुजरे गुजारे हैं (६२) अल्लाह डीकी कसम, कि डमने जडर रसूल डिया तुमसे पडलेकी

قَبْلِكَ فَزَيَّنَ لَهُمُ الشَّيْطٰنُ أَعْمَالَهُمْ فَهُمْ وَ لِيَهُمُ الْيَوْمَ وَلَهُمْ

उभ्ततोंकी तरक, युनान्हे सजा डिया शैतानने उनकी नजरमें उनके करतूतकी, तो वोही उनका यार है आज, और उन्हीं

عَذَابٍ أَلِيمٌ ﴿۶۳﴾ وَمَا أَنْزَلْنَا عَلَيْكَ الْكِتَابَ إِلَّا لِتُبَيِّنَ لَهُمُ

के लिये है दुभ देनेवावा अजाभ (६३) और नही नाजिल करमाया डमने तुम पर इस किताभकी, मगर ताकि वाजेड कर हो उन्हें,

الَّذِي اخْتَلَفُوا فِيهِ وَهُدًى وَرَحْمَةً لِّقَوْمٍ يُؤْمِنُونَ ﴿۱۳﴾ وَاللَّهُ

جिसमें वोہ لڑائی کیا کرتے تھے۔ اور ہدایت و رحمت ان کے لیے جو مان جائے (۱۳) اور اللہ نے

أَنْزَلَ مِنَ السَّمَاءِ مَاءً فَأَحْيَا بِهِ الْأَرْضَ بَعْدَ مَوْتِهَا إِنَّ فِي

اتارا آسمان کی سمیت سے پانی، فریڑا کرما دیا اس سے زمین کو اس کے مر جانے کے باء۔ بے شک اس

ذَلِكَ لَآيَةٌ لِّقَوْمٍ يَسْمَعُونَ ﴿۱۴﴾ وَإِنَّ لَكُمْ فِي الْأَنْعَامِ لَعِبْرَةً ۖ

میں لڑر نیشانی ہے ان کے لیے جو کان لگاؤ (۱۴) اور بے شک تومہارے لیے چوپایوں میں سبک ہے۔

نَسْقِيكُمْ مِمَّا فِي بُطُونِهِمْ مِنْ بَيْنِ يَدَيْهِمْ وَمِنْ خَلْفِهِمْ وَأَنْعَامٌ خَالِصًا

ہم پلواتے ہیں تومہیں جو ان کے پتوں میں ہے، پھن اور گوہر کے درمیان دھ پالویس۔

سَائِغًا لِلشَّرِبِينَ ﴿۱۵﴾ وَمِنْ ثَمَرَاتِ النَّخِيلِ وَالْأَعْنَابِ تَتَّخِذُونَ

پوشاوار پینے والوں کے لیے (۱۵) اور پھڑ کے فلیسے، اور انگور، بناتے ہو

مِنْهُ سَكْرًا أَوْ رِزْقًا حَسَنًا ۚ إِنَّ فِي ذَلِكَ لَآيَةً لِّقَوْمٍ يَعْقِلُونَ ﴿۱۶﴾

جیسے نشہ کی چیزیں، اور اچھی پانے کی چیزیں۔ بیلایوبہ ان میں لڑر نیشانی ہے ان کے لیے جو گور کرے (۱۶)

وَأَوْحَىٰ رَبُّكَ إِلَى النَّحْلِ أَنْ اتَّخِذِي مِنَ الْجِبَالِ بُيُوتًا وَمِنَ

اور سبھا دیا تومہارے پرورہیگارنے شہد کی مہمہ کے دل کو، کی بنا لیا کر پھاڑوں کے ہر، اور

الشَّجَرِ وَمِمَّا يَعْرِشُونَ ﴿۱۷﴾ ثُمَّ كُلِّي مِنْ كُلِّ الشَّجَرِ فَاسْلُكِي

درہوں کو، اور جو ہت ہت بناوا کرتے ہیں (۱۷) فریڑا پاتی رلو ہر کیس کے فلیسے، فریڑا یلتی رلا کر اپنے پرورہیگار

سُبُلَ رَبِّكِ ذُلُلًا يَخْرُجُ مِنْ بُطُونِهَا شَرَابٌ مُخْتَلِفٌ أَلْوَانُهُ

کی بنا ہر راہ پر سوبک۔ نکلتی ہے اس کے پتوں سے پینے کی چیز رنگ بیرنگ کی، اس میں

فِيهِ شِفَاءٌ لِّلنَّاسِ ۗ إِنَّ فِي ذَلِكَ لَآيَةً لِّقَوْمٍ يَتَفَكَّرُونَ ﴿۱۸﴾ وَ

شفا ہے لوگوں کے لیے۔ بے شک اس میں لڑر نیشانی ہے ان کے لیے جو سوچ سے کام لیں (۱۸) اور

اللَّهُ خَلَقَكُمْ ثُمَّ يَتَوَفَّاكُمْ ۗ وَمِنْكُمْ مَنْ يُرَدُّ إِلَىٰ أَرْدَلِ الْعُمُرِ

اللہ نے پیدا کرماوا تومہیں، فریڑا پوری کرماؤگا تومہاری اہم... اور توم میں کوہ ہے کی پلٹا بیلایا جاتا ہے ناکیس اہم کی ترک،

لَكِنِّي لَا يَعْلمُ بَعْدَ عِلْمِ شَيْئًا ۗ إِنَّ اللَّهَ عَلِيمٌ قَدِيرٌ ﴿۱۹﴾ وَاللَّهُ

تاکی نہ جانے کھڑ، جان یکنے کے باء ہئی۔ بے شک اللہ نے علم والا کھڑت والا ہے (۱۹) اور اللہ نے

فَصَلِّ بَعْضَكُمْ عَلَى بَعْضٍ فِي الرِّزْقِ ۚ فَمَا الَّذِينَ فُضِّلُوا

بڑھتی دی तुम्हारे कुछको, कुछ पर, रोजीमें. तो नहीं हैं जो बढती दिये गये

بِرَأْدِي رِزْقِهِمْ عَلَى مَا مَلَكَتْ أَيْمَانُهُمْ فَهُمْ فِيهِ سَوَاءٌ ۗ

कि लौटा दें अपनी रोजीको अपने गुलामों लौडियों पर, यूं कि वोड सब उसमें बराबर बराबर हैं.

أَفَبِنِعْمَةِ اللَّهِ يَجْحَدُونَ ﴿٥١﴾ وَاللَّهُ جَعَلَ لَكُمْ مِنْ أَنْفُسِكُمْ

तो क्या उन्हें अल्लाड हीकी ने'मतसे ँ-कार है (७१) और अल्लाडने बना दिया तुम्हारे लिये तुममेंसे

أَزْوَاجًا وَجَعَلَ لَكُمْ مِنْ أَزْوَاجِكُمْ بَنِينَ وَحَفَدَةً وَرِزْقَكُمْ

जोडे, और पैदा इरमाया तुम्हारे जोडोंसे बेटे और पोते नवासे, और रोजी दी

مِنَ الطَّيِّبَاتِ ۗ أَفَبِالْبَاطِلِ يُؤْمِنُونَ وَبِنِعْمَتِ اللَّهِ هُمْ

तुम्हें पाकीजा, क्या वोड गलत बातको मान लें ? और अल्लाडकी ने'मतके नाशुके

يَكْفُرُونَ ﴿٥٢﴾ وَيَعْبُدُونَ مِنْ دُونِ اللَّهِ مَا لَا يَنْبَغُ لَهُمْ

रहें ? (७२) और मा'बूद बनाते हैं अल्लाडको छोड कर उसे, जो नहीं मा'लिक है उनके लिये

رِزْقًا مِنَ السَّمَوَاتِ وَالْأَرْضِ شَيْئًا وَلَا يَسْتَطِيعُونَ ﴿٥٣﴾ فَلَا

रिजुकका आस्मानों और जमीनसे कुछ भी, और न हो सकता है (७३) तो न

تَضْرِبُوا لِلَّهِ الْأَمْثَالَ ۗ إِنَّ اللَّهَ يَعْلَمُ وَأَنْتُمْ لَا تَعْلَمُونَ ﴿٥٤﴾ ضَرَبَ

गढा करो अल्लाडके लिये कुछ मिथ्य. बेशक अल्लाड जानता है और तुम लोग नादान हो (७४) अल्लाडने

اللَّهُ مَثَلًا عَبْدًا مَمْلُوكًا لَا يَقْدِرُ عَلَى شَيْءٍ ۚ وَمَنْ رَزَقْنَاهُ

अेक कडावत बयान इरमाई कि अेक गुलाम मम्बूक है, दूसरेकी मिल्क नहीं कर सकता भुद कुछ, और वोड जिसको डमने रोजी दी

مِمَّا رَزَقْنَا حَسَنًا فَهُوَ يَفْقَهُ مِنْهُ سِرًّا وَجَهْرًا ۗ هَلْ يَسْتَوُونَ ۗ

अपने करमसे भुब अथी, युना-ये वोड बर्य करता है उससे छुपे और भुले. क्या वोड सब बराबर हैं ?

الْحَمْدُ لِلَّهِ ۗ بَلْ أَكْثَرُهُمْ لَا يَعْلَمُونَ ﴿٥٥﴾ وَضَرَبَ اللَّهُ مَثَلًا رَجُلَيْنِ

अल्लाडके लिये डम. बडिके उनके बोडतेरे नादान हैं (७५) और कडावत बयानकी अल्लाडने दो शम्सोंकी,

أَحَدُهُمَا أَبْكَمٌ لَا يَقْدِرُ عَلَى شَيْءٍ ۚ وَهُوَ كَلٌّ عَلَى مَوْلَاهُ أَيْنَمَا

उनमें अेक गूंगा, कुछ काम नहीं कर सकता, और वोड बोज है अपने मा'लिक पर, जिस

يُوجِّهَهُ لَا يَأْتِ بِخَيْرٍ هَلْ يَسْتَوِي هُوَ وَمَنْ يَأْمُرُ بِالْعَدْلِ

समंत बेजता है कुछ भलाई न लाओ. क्या यकसां है वोड ? और वोड, जो हुकम दे ई-साइका,

وَهُوَ عَلَى صِرَاطٍ مُسْتَقِيمٍ ۝ (۹۵) وَ لِلّٰهِ غَيْبُ السَّمٰوٰتِ وَالْاَرْضِ ۝

और वोड सीधे रास्ते पर है (९५) और अल्लाह हीका है आस्मानों और जमीनका छुपा ढका.

وَمَا أَمْرُ السَّاعَةِ إِلَّا كَلَمَةٍ الْبَصْرِ أَوْ هُوَ أَقْرَبُ إِنَّ اللّٰهَ عَلَى

और नहीं है क्यामतका मुआमला, मगर जैसे आंभकी जपक, या उससे भी करीबतर. बेशक अल्लाह उर

كُلِّ شَيْءٍ قَدِيرٌ ۝ (९६) وَاللّٰهُ أَخْرَجَكُمْ مِنْ بُطُونِ أُمَّهَاتِكُمْ لَا

थाडे पर कादिर है (९६) और अल्लाहने निकावा तुम्हें, तुम्हारी माओंके पेटोंसे, कि नहीं

تَعْلَمُونَ شَيْئًا ۝ وَ جَعَلَ لَكُمْ السَّمْعَ وَالْاَبْصَارَ وَالْاَفْئِدَةَ ۝

जानते कुछ. और कर दिया तुम्हारे लिये कान और आंभें और दिल.

لَعَلَّكُمْ تَشْكُرُونَ ۝ (९७) اَلَمْ يَرَوْا اِلَى الطَّيْرِ مُسَخَّرَاتٍ فِي جَوِّ

कि शुक्रगुजार हो (९७) क्या नहीं देखा उन्होंने परिन्दोंकी तरफ, कि काबूमें हैं इजाये आस्मानियों,

السَّمٰوٰتِ مَا يُسْكِرُهُنَّ اِلَّا اللّٰهُ اِنَّ فِيْ ذٰلِكَ لَاٰيَاتٍ لِّقَوْمٍ

उन्हें नहीं रोके है, मगर अल्लाह. बेशक उसमें निशानियां हैं उनके लिये जो

يُؤْمِنُونَ ۝ (९८) وَاللّٰهُ جَعَلَ لَكُمْ مِنْ بُيُوتِكُمْ سَكَنًا وَ جَعَلَ

मान जाओ (९८) और अल्लाहने बनाया तुम्हारे लिये घरोंको आरामगाह, और कर दिया

لَكُمْ مِنْ جُلُودِ الْاَنْعَامِ بِيُوتِكُمْ تَسْكِفُونَهَا يَوْمَ ظَعْنِكُمْ وَ

तुम्हारे लिये चौपायोंकी भावोंसे जैसे जैसे, कि उलके हुलके हैं तुम्हारे सफरके दिन और

يَوْمَ اِقَامَتِكُمْ وَ مِنْ اَصْوَابِهَا وَ اَوْبَارِهَا وَ اَشْعَارِهَا اَنْتُمْ

मन्जिल करनेके दिन. और इन जानवरोंके तिन और रोंगटों और भावोंसे सामान.

وَمَتَاعًا اِلَى حَيِّينَ ۝ (९९) وَاللّٰهُ جَعَلَ لَكُمْ مِمَّا خَلَقَ ظِلًّا وَ

अस्बाब कुछ दिन भरतनेका (९९) और अल्लाहने बनाया तुम्हारे लिये अपनी पैदा कर्दा चीजोंसे साये, और बनाया

جَعَلَ لَكُمْ مِنَ الْجِبَالِ اَكْنَانًا وَ جَعَلَ لَكُمْ سَرَابِيلَ تَقِيَكُمُ

तुम्हारे लिये पहाड़ोंसे गुच्छे, और बनाया तुम्हारे लिये कुछ लिबास, कि तुमको गरमी

الْحَرَّ وَسَرَ بَيْلٍ تَقِيكُمْ بِأَسْكُمْ كَذَلِكَ يُتِمُّ نِعْمَتَهُ عَلَيْكُمْ

से बनाये, और कुछ विभास जो छिपाऊत करें तुम्हारी जंगमें, इस तरह पूरी इरमाता है अपनी ने'मतको तुम पर,

لَعَلَّكُمْ تَسْلُمُونَ ﴿۸۱﴾ فَإِنْ تَوَلَّوْا فَإِنَّمَا عَلَيْكَ الْبَلَاءُ الْمُبِينُ ﴿۸۲﴾

कि तुम इरमां भरदार हो जाव (८१) फिर भी अगर उन्होंने बेरुभीकी, तो फिर बस तुम पर साफ़ साफ़ पड़ोया देना है (८२)

يَعْرِفُونَ نِعْمَتَ اللَّهِ ثُمَّ يُنْكِرُونَهَا وَأَكْثَرُهُمُ الْكَافِرُونَ ﴿۸۳﴾

पहचानते हैं अल्लाहकी ने'मतको, फिर भी इन्कार करते हैं उसका और उनके बोहतरे नाशुके हैं (८३)

وَيَوْمَ نَبْعَثُ مِنْ كُلِّ أُمَّةٍ شَهِيدًا ثُمَّ لَا يُؤْذِنُ الَّذِينَ

और जिस दिन उठाओगे हम हर उम्मतसे एक गवाह, फिर न इजाऊत दी जाओगी उन्हें

كَفَرُوا وَلَا هُمْ يُسْتَعْتَبُونَ ﴿۸۴﴾ وَإِذَا رَأَى الَّذِينَ ظَلَمُوا الْعَذَابَ

जिन्होंने कुछ किया, और न उन्हें इताबसे बचनेकी कडा जाओगा (८४) और जहां देम लिया जाविमोंने अजाबको, तो

فَلَا يُخَفَّفُ عَنْهُمْ وَلَا هُمْ يُنظَرُونَ ﴿۸۵﴾ وَإِذَا سَأَلَ الَّذِينَ

अब न कम किया जाओगा उनसे, और न मोहलत उन्हें दी जाओगी (८५) और जहां देमा बुत परस्तोंने

أَشْرَكُوا شُرَكَاءَهُمْ قَالُوا رَبَّنَا هَؤُلَاءِ شُرَكَائُنَا الَّذِينَ كُنَّا

अपने बुतोंको, तो लगे बोलनेकि परवरदिगारा यह हमारे बुत हैं, जिन्हें हम मा'बूद जान कर

نَدَعُوا مِنْ دُونِكَ فَأَلْقَوْا إِلَيْهِمُ الْقَوْلَ إِنَّكُمْ لَكَاذِبُونَ ﴿۸۶﴾

पुकारते थे तेरे मुकाबले पर. तो यह बात केंक मारी उनकी तरफ़ उन्होंने, कि बिवाशुबल तुम लोग ज़रूर जूटे हो (८६)

وَأَلْقَوْا إِلَى اللَّهِ يَوْمَئِذٍ السَّلَامَ وَضَلَّ عَنْهُمْ قَالُوا يُفْتَرُونَ ﴿۸۷﴾

और डाल दिया उन्होंने अल्लाहकी तरफ़ आज नियाजमन्दी, और गुम हो गया उनसे जो गढा करते थे (८७)

الَّذِينَ كَفَرُوا وَصَدُّوا عَنْ سَبِيلِ اللَّهِ زِدْنَاهُمْ عَذَابًا

बेशक जिन्होंने कुछ किया और अल्लाहके रास्तेसे रोका, बढ़ा दिया हमने उनके अजाब पर

فَوْقَ الْعَذَابِ بِمَا كَانُوا يُفْسِدُونَ ﴿۸۸﴾ وَيَوْمَ نَبْعَثُ فِي كُلِّ

अजाबको, कि इसाह मयाया करते थे (८८) और जिस दिन पडा कर दी दिया हमने हर

أُمَّةٍ شَهِيدًا عَلَيْهِمْ مِنْ أَنْفُسِهِمْ وَجِئْنَا بِكَ شَهِيدًا أَعْلَىٰ

उम्मतमें उन पर, उन्हींका एक गवाह, और लाये तुमको उन सब पर गवाह,

هُوَ آتٍ ۖ وَنَزَّلْنَا عَلَيْكَ الْكِتَابَ تِبْيَانًا لِّكُلِّ شَيْءٍ ۖ وَهُدًى وَرَحْمَةً وَبُشْرَىٰ لِلْمُسْلِمِينَ ۙ

اور ہم نے تم پر کتاب، روشن بیان اور سچائی، اور ہدایت و

رحمت و بشارت کے لیے مسلمانوں کے لیے اتنا (۸۹) اتنا اللہ یا مریا العدل و

رحمت و بشارت کے لیے مسلمانوں کے لیے (۷۷) بے شک اللہ اللہ کے لیے اہل کرنے اور

الإحسان وایتائی ذی القربى وینهى عن الفحشاء و

اچھ انسان کرنے اور کراہت والوں کو دے رہے رکھنے کا۔ اور روکتا ہے بے شرمی اور

السنکر والبغی ۖ یعظکم لعلکم تذكرون ۙ ۙ وَأَوْفُوا بِعَهْدِ

بہی اور سرکشی سے، تمہیں نسیبیت فرماتا ہے کہ تم گور کرو (۷۰) اور پورا کیا کرو

اللہ إذا عاهدتم ولا تنقضوا الأیمان بعد توکیدها و

اللہ کے ساتھ اہل، جب وہی کوئی اہل تم نے کیا ہے، اور تمہیں اپنی کسمبوں کو، ہر کوئی مٹا کر رہنے کے باہر،

قد جعلتم الله علیکم کفیلًا ۙ ان الله یعلم ما تفعلون ۙ

جب تم نے بنا دیا تم نے اللہ کے ہاں۔ بے شک اللہ جانتا ہے جو تم کرو (۷۱)

ولا تکلوا کالذی نقضت عزلها من بعد قوۃ انکاکا

اور تمہیں اس سے اور تکی کی طرح، جس نے توڑ دیا اپنے کاتے سوت کو اس کی مٹا کر رہنے کے باہر رجا رجا۔

تتخذون ایمانکم دخلاً بینکم ان تكون امۃ هی اربی

کی بنا رہے ہو اپنی کسمبوں کو اپنے باہمی کسمبوں سے الگ، کی ایک پارٹی بہی جا رہی ہے دوسری پارٹی

من امۃ ۙ انما یبؤکم اللہ بہ ۙ ولیبیننکم لکم یوم القیامۃ

سے۔ تمہیں اس سے اللہ بس آج مٹاتا ہے۔ اور تاکہ اگر جاہل فرما دے تم پر کھانا کے دن،

ماکنتم فیہ ۙ تختلفون ۙ ولو شاء الله لجعلکم امۃً واحده

جس میں جگہ تم لوگ کرتے ہو (۷۲) اور اگر اللہ چاہتا، تو بنا دے گا تم کو ایک ہی قوم،

ولکن یضل من یشاء و یشاء من یشاء ۙ ولشئنا عما

لو کہیں بھلا دے جسے چاہے، اور چاہے جسے چاہے، اور تم لوگ اگر باوجود سچی چیزیں جانتے

کنتم تعملون ۙ ۙ ولا تتخذوا ایمانکم دخلاً بینکم فتزل

و تمہیں اپنے کاموں سے (۷۳) اور تمہیں اپنی کسمبوں کو اپنے آپس میں مٹا کر رہنے کے باہر، کی اگر کدم

قَدَّمْ بَعْدَ بُيُوتِهَا وَتَذُقُوا السُّوءَ بِمَا صَدَدْتُمْ عَنْ سَبِيلِ

ફિસલ જાયા કરે અને જમ જાનેકે બા'દ, ઓર તુમ ચખો બુરાઈકો, ક્યૂંકિ રોક દિયા તુમને અલ્લાહકી રાહ

اللَّهُ وَلَكُمْ عَذَابٌ عَظِيمٌ ﴿۹۷﴾ وَلَا تَشْتَرُوا بِعَهْدِ اللَّهِ ثَمَنًا

સે, ઓર તુમ્હારે લિયે હો બડા અઝાબ (૯૪) ઓર ન લો અલ્લાહકે અહદકે ઇવજ કીમત જેસી

قَلِيلًا إِنَّمَا عِنْدَ اللَّهِ هُوَ خَيْرٌ لَّكُمْ إِن كُنتُمْ تَعْلَمُونَ ﴿۹۸﴾ مَا

બેકદ્ર ચીઝ, કિ બિલાશુબહ જો અલ્લાહકે પાસ હે, વોહ બહોત બેહતર હે તુમ્હારે લિયે, અગર દાના બનો (૯૫) જો

عِنْدَكُمْ يَنْفَدُ وَمَا عِنْدَ اللَّهِ بَاقٍ ۖ وَلَنَجْزِيَنَّ الَّذِينَ صَبَرُوا

તુમ્હારે પાસ હે ચુક જાએગા, ઓર જો અલ્લાહકે પાસ હે બચા હી રહનેવાલા હે. ઓર હમ ઝરૂર હેંગે ઉન્હેં જિન્હોને

أَجْرَهُمْ بِأَحْسَنِ مَا كَانُوا يَعْمَلُونَ ﴿۹۹﴾ مَنْ عَمِلَ صَالِحًا قِن

સબ્ર ક્રિયા ઉનકા ધવાબ. ઉનકે સબસે અચ્છે કામકે લાઈક (૯૬) જિસને કામ ક્રિયા લિયાકતવાલેકા

ذَكَرًا ۖ أَنْتَ وَهُوَ مُؤْمِنٌ فَلَنُحْيِيَنَّاهُ حَيٰوةً طَيِّبَةً ۗ

મર્દ હો યા ઓરત, ઓર વોહ ઇમાનવાલા હે, તો ઝરૂર હમ ઉસે જિન્દા રખેંગે પાકીઝા જિન્દગીકે

وَلَنَجْزِيَنَّهُمْ أَجْرَهُمْ بِأَحْسَنِ مَا كَانُوا يَعْمَلُونَ ﴿۱۰۰﴾

સાથ ઓર ઝરૂર હમ હેંગે ઉન્હેં ઉનકા ધવાબ, ઉનકે સબસે અચ્છે કામકે લાઈક (૯૭)

فَإِذَا قَرَأْتَ الْقُرْآنَ فَاسْتَعِذْ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ ﴿۱۰۱﴾

તો જબ તુમ કુરઆનકી તિલાવત કરો, તો પનાહ માંગો અલ્લાહકી, શૈતાન મર્દૂદસે (૯૮)

إِنَّهُ لَيْسَ لَهُ سُلْطٰنٌ عَلَى الَّذِينَ آمَنُوا وَعَلَىٰ رَبِّهِمْ

બિલાશુબહ નહીં હે ઉસકા કાબૂ ઇન પર જો ઇમાન લાએ, ઓર અપને પરવરદિગાર

يَتَوَكَّلُونَ ﴿۱۰۲﴾ إِنَّمَا سُلْطٰنُهُ عَلَى الَّذِينَ يَتَوَكَّلُونَ ۗ

પર ભરોસા રખે (૯૯) ઉસકા કાબૂ ઉન પર હે જો ઉસસે દોસ્તી રખે, ઓર

الَّذِينَ هُمْ بِهِ مُشْرِكُونَ ﴿۱۰۳﴾ وَإِذَا بَدَّلْنَا آيَةً مَّكَانَ

જો અલ્લાહકા ઉસે શરીક ઠહરાએ (૧૦૦) ઓર જબ હમને બદલ દિયા એક આયતકો દૂસરીકી જગહ,

آيَةٍ ۗ وَاللَّهُ أَعْلَمُ بِمَا يُنزِلُ ۗ قَالُوا إِنَّمَا أَنْتَ مُفْتَرٍ ۖ بَلْ

ઓર અલ્લાહ ખુબ જાનતા હે જો કુછ નાજિલ ફરમાતા હે, તો કાફિર લોગ બોલે, કિ તુમ બસ મનગઢત કરનેવાલે હો, બલ્કિ

أَكْثَرُهُمْ لَا يَعْلَمُونَ ﴿۱۱﴾ قُلْ نَزَّلَهُ رُوحُ الْقُدُسِ مِنْ

उनके बोहतरे नादान हें (१०१) जवाब दो, कि “उतारा हे उसको रूहुल कुद्सने तुम्हारे

رَبِّكَ بِالْحَقِّ لِيُنَبِّتَ الَّذِينَ آمَنُوا وَهُدًى وَبُشْرَى

परवरदिगारकी तरफसे बिल्कुल ठीक”, ताकि घाबित कदम कर दे उन्हें जो ईमान लाये, और छिदायत व मुशामबरी

لِلْمُسْلِمِينَ ﴿۱۲﴾ وَ لَقَدْ نَعَّمْنَا أَنَّهُمْ يَقُولُونَ إِنَّمَا يُعَلِّمُهُ

मुसल्मानोंके लिये (१०२) और हम मुब जानते हें कि वोड बकते हें, कि “उसको अक बशर

بَشَرٌ لِّسَانُ الَّذِي يُلْحِدُونَ إِلَيْهِ أَعْجِبِي وَ هَذَا

सिभाता हे,” उसकी जभान जिसकी तरफ जक मार कर लगाते हें अजमी हे, और यह

لِسَانٌ عَرَبِيٌّ مُّبِينٌ ﴿۱۳﴾ إِنَّ الَّذِينَ لَا يُؤْمِنُونَ بِآيَاتِ اللَّهِ

जभान अरबी रौशन हे (१०३) बेशक जो न मानें अल्लाहकी आयतोंकी, तो

لَا يَهْدِيهِمُ اللَّهُ وَلَهُمْ عَذَابٌ أَلِيمٌ ﴿۱۴﴾ إِنَّمَا يَقْتَرِي

नहीं राड देता उन्हें अल्लाह. और उनके लिये दुम देनेवाला अजाब हे (१०४) जूट तो बस वोड

الْكُذِبَ الَّذِينَ لَا يُؤْمِنُونَ بِآيَاتِ اللَّهِ وَأُولَئِكَ

गठें, जो न मानें अल्लाहकी आयतोंकी. और वोडी

هُمْ الْكٰذِبُونَ ﴿۱۵﴾ مَنْ كَفَرَ بِاللَّهِ مِنْ بَعْدِ إِيمَانِهِ إِلَّا

जूटे हें (१०५) जिसने ईन्कार कर दिया अल्लाहका, उसकी मान जानेके बा’द, बजुज उसके कि

مَنْ أَكْرَهَ وَ قَلْبُهُ مُطْمَئِنٌّ بِالْإِيمَانِ وَلٰكِنْ مَنْ

मजबूर किया गया हे, और उसका दिल मुत्मईन हे ईमान पर, लेकिन हां जिसने

شَرَحَ بِالْكَفْرِ صَدْرًا فَعَلَيْهِمْ غَضَبٌ مِّنَ اللَّهِ ۗ وَ

भोल दिया कुक्के लिये सीना, तो उन पर गजब हे अल्लाहका. और

لَهُمْ عَذَابٌ عَظِيمٌ ﴿۱۶﴾ ذٰلِكَ بِأَنَّهُمْ اسْتَحَبُّوا الْحَيٰوةَ

उनके लिये बडा अजाब हे (१०६) यह ईस लिये कि उन्होंने ईप्तिहार कर लिया दुन्यावी

الدُّنْيَا عَلَى الْآخِرَةِ ۗ وَ آتَ اللَّهُ لَا يَهْدِي الْقَوْمَ

जिन्हीको आभिरतके सामने. और बेशक अल्लाह नहीं राड देता काडिर कौमको

الْكَافِرِينَ ﴿۱۵﴾ أُولَٰئِكَ الَّذِينَ طَبَعَ اللَّهُ عَلَىٰ قُلُوبِهِمْ

(۱۵) وہ ہیں جن کے دلوں پر،

وَسَمِعِهِمْ وَأَبْصَارِهِمْ ۗ وَأُولَٰئِكَ هُمُ الْغَافِلُونَ ﴿۱۶﴾ لَا

اور ان کے کانوں پر اور آنکھوں پر، اور وہی لوگ غفلت والے ہیں (۱۶) جہاں

جَرَمَ أَنَّهُمْ فِي الْآخِرَةِ هُمُ الْخٰسِرُونَ ﴿۱۷﴾ ثُمَّ إِنَّ رَبَّكَ

مہیا کرے گا کہ وہ آخرت میں ہارنے والے ہیں (۱۷) پھر ان کے رب

لِلَّذِينَ هَاجَرُوا مِنِّي بَعْدَ مَا قُتِلُوا لَمْ يَجِدُوا

ان کے لیے جو میرے بعد ہجرت کی، ان کے لیے جو

صَبَرُوا ۗ إِنَّ رَبَّكَ مِنْ بَعْدِهَا لَغَفُورٌ رَحِيمٌ ﴿۱۸﴾ يَوْمَ

روزِ قیامت میں وہ سب ہارنے والے ہیں (۱۸) جس دن

تَأْتِي كُلُّ نَفْسٍ مِّجَادِلُ عَنْ نَفْسِهَا وَتُوْفَىٰ كُلُّ

ان کے لیے جو اپنے آپ کے لیے لڑے گی اور

نَفْسٍ مَّا عَمِلَتْ وَهُمْ لَا يُظْلَمُونَ ﴿۱۹﴾ وَضَرَبَ اللَّهُ مَثَلًا

جو کہہ رہا ہے، اور ان کے لیے جو ظلم نہ ہوگا (۱۹) اور

قَرْيَةٍ كَانَتْ أَمْنَةً مَّطْمَئِنَّةً يَأْتِيهَا رِزْقُهَا رَغَدًا

ایک آبادی تھی، امن و امان سے آتی تھی اس کی

مِّنْ كُلِّ مَكَانٍ فَكَفَرَتْ بِأَنْعَمِ اللَّهِ فَأَذٰقَهَا اللَّهُ

جو ہر طرف سے بھرا ہوا تھا، پھر اس نے اللہ کے نعمتوں

لِبَاسِ الْجُوعِ وَالْخَوْفِ بِمَا كَانُوا يَصْنَعُونَ ﴿۲۰﴾ وَلَقَدْ

اس کو بھوک اور خوف کے لباس میں ڈالا (۲۰) اور

جَاءَهُمْ رَسُولٌ مِّنْهُمْ فَكَذَّبُوهُ فَأَخَذَهُمُ الْعَذَابُ

آ گیا ان کے پاس رسول ان کے لیے، تو انہوں نے اس کو

وَهُمْ ظٰلِمُونَ ﴿۲۱﴾ فَكُلُوا مِنَّمَا رَزَقَكُمُ اللَّهُ حٰلًا

اور کھاؤ ان سے جو اللہ نے تمہیں کھانے کے لیے

طَيِّبًا ۖ وَاشْكُرُوا نِعْمَتَ اللَّهِ إِنَّ كُنْتُمْ لِرِيبَاهُ

पाकीजा. और शुक्र गुजार रछो अल्लाहकी ने'मतसे, अगर उसीकी मा'बूढ़

تَعْبُدُونَ ﴿١١٣﴾ إِنَّمَا حَرَّمَ عَلَيْكُمُ الْمَيْتَةَ وَالدَّمَ وَلَحْمَ

जानते छो (११४) उसने बस यही हराम करमा दिया तुम पर, मुर्दार और भून और सुव्वर

الْخَنزِيرِ وَمَا أَهْلَ لِعَيْرِ اللَّهِ بِهِ ۖ فَسِنْ اصْطَرَّ غَيْرَ

का गोश्त, और जो जल्द किया जाये गैरुल्लाहके विये. फिर भी जो नायार छो गया, न

بَاغٍ وَلَا عَادٍ فَإِنَّ اللَّهَ غَفُورٌ رَحِيمٌ ﴿١١٥﴾ وَلَا تَقُولُوا

सरकश छे और न उदसे बढा, तो बिलाशुभअ अल्लाह मग़िरत करमानेवाला बपशनेवाला छे (११५) "और मत केह दिया करो जो

لِمَا تَصِفُ أَلْسِنَتِكُمُ الْكُذِبَ هَذَا حَلَلٌ وَهَذَا

तुम्हारी ज़बानें जूट बकती छे, कि यह उलाव छे और यह

حَرَامٌ لِّتَفْتَرُوا عَلَى اللَّهِ الْكُذِبَ ۗ إِنَّ الَّذِينَ يَفْتَرُونَ

हराम, ताकि गढो अल्लाह पर जूट." बेशक जो लोग गढें

عَلَى اللَّهِ الْكُذِبَ لَا يُفْلِحُونَ ﴿١١٦﴾ مَتَاعٌ قَلِيلٌ ۖ وَلَهُمْ

अल्लाह पर जूट, नाकाम छें (११६) दुन्यामें रहना कम, और उनके

عَذَابٌ أَلِيمٌ ﴿١١٧﴾ وَعَلَى الَّذِينَ هَادُوا حَرَّمْنَا مَا قَصَصْنَا

विये दुभ टेनेवाला अजाब छे (११७) और जो यहूदी दूअे, हमने हराम करमा दिया था उन पर जो हम

عَلَيْكَ مِنْ قَبْلُ ۖ وَمَا ظَلَمْنَاهُمْ وَلَكِنْ كَانُوا أَنْفُسَهُمْ

पहले जाहिर करमा चुके छें तुम पर. और हमने उन पर कुछ जुल्म नहीं किया, छां वोही अपने छीपर

يَظْلِمُونَ ﴿١١٨﴾ ثُمَّ إِنَّ رَبَّكَ لِلَّذِينَ عَمِلُوا السُّوءَ بِجَهَالَةٍ

जुल्म करते थे (११८) फिर बेशक तुम्हारा परवरदिगार, उनके विये जिसने भुराईकी नादानीसे,

ثُمَّ تَابُوا مِنْ بَعْدِ ذَلِكَ وَأَصْلَحُوا ۗ إِنَّ رَبَّكَ مِنْ بَعْدِهَا

फिर तौबा करवी ठसके भा'द, और लार्क छो गअे, तो बिलाशुभअ तुम्हारा परवरदिगार ठसके भा'द ज़र

لَغَفُورٌ رَحِيمٌ ﴿١١٩﴾ إِنَّ إِبْرَاهِيمَ كَانَ أُمَّةً قَانِتًا لِلَّهِ

मग़िरत करमानेवाला बपशनेवाला छे (११९) बेशक इब्राहीम थे इमाम, अल्लाहके पुजारी,

حَنِيفًا ۙ وَلَمْ يَكُ مِنَ الشُّرَكِيِّنَ ۗ ﴿۱۲۰﴾ شَاكِرًا ۙ إِلَّا تَعْبُدُ ۙ اجْتَبَاهُ ۙ

سب سے अवलग थलग, और मुश्रीकीनसे न थे (१२०) शुक्रगुजार अल्लाहकी ने'मतोंके, युन लिया उनको

وَهَدَاهُ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ ۗ ﴿۱۲۱﴾ وَآتَيْنَاهُ فِي الدُّنْيَا حَسَنَةً ۙ

और राह दी उन्हें, सीधे रास्तेकी तरफ (१२१) और दी हमने उन्हें दुन्यामें भलाई.

وَأَنَّهُ فِي الْآخِرَةِ لَسَنَ الصَّالِحِينَ ۙ ﴿۱۲۲﴾ تَمَّ أَوْحَيْنَا إِلَيْكَ أَنْ

और भेशक वोह आभिरतमें जरूर लियाकतवालोंसे हैं (१२२) फिर वही इरमाई हमने तुम्हारी तरफ, कि पैरवी

اتَّبِعْ مِلَّةَ إِبْرَاهِيمَ حَنِيفًا ۙ وَمَا كَانَ مِنَ الشُّرَكِيِّنَ ۗ ﴿۱۲۳﴾ إِنَّمَا

करो दीने ईब्राहीमकी, सभसे अवलग हो कर. और न थे वोह मुश्रीकोंसे (१२३) सनीयरकी

جَعَلَ السَّبْتُ عَلَى الَّذِينَ اخْتَلَفُوا فِيهِ ۙ وَإِنَّ رَبَّكَ لَيَحْكُمُ

मान दान इरकी गई है उन पर जिन्होंने उसमें जगडा किया था. और भेशक तुम्हारा परवरदिगार जरूर कैसला इरमायेगा

بَيْنَهُمْ يَوْمَ الْقِيَامَةِ ۚ فِيمَا كَانُوا فِيهِ يَخْتَلِفُونَ ۗ ﴿۱۲४﴾ أَدْعُرُّ إِلَى سَبِيلِ

उनके दरमियान क्यामतके दिन, जिस बारेमें जगडा करते थे (१२४) बुलाओ अपने परवरदिगारकी राह

رَبِّكَ بِالْحِكْمَةِ وَالْمَوْعِظَةِ الْحَسَنَةِ ۚ وَجَادِلْهُمْ بِالَّتِي هِيَ أَحْسَنُ ۙ

की तरफ मजबूत तदबीर, और अच्छी नसीहतके साथ. और बहस करो उनसे सभसे बेहततर अन्दाजसे.

إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَنْ ضَلَّ عَنْ سَبِيلِهِ ۙ وَهُوَ أَعْلَمُ

भेशक तुम्हारा परवरदिगार, वोह भुब जानता है, कि कौन बेराह हुवा उसकी राहसे, और वोह भुब जानता है

بِالْمُهْتَدِينَ ۗ ﴿۱۲۵﴾ وَإِنْ عَاقَبْتُمْ فَعَاقِبُوا بِمِثْلِ مَا عُوقِبْتُمْ بِهِ ۙ

राह पानेवालोंकी (१२५) और अगर तुम जुर्मकी सजा दो, तो ऐसी दो, जैसा जुर्म तुम्हारा किया गया है.

وَلَكِنَّ صَبْرًا لَّهُوَ خَيْرٌ لِلصَّابِرِينَ ۗ ﴿۱۲۶﴾ وَأَصْبِرْ وَمَا صَبْرُكَ إِلَّا

और अगर तुमने सब्रसे काम लिया, तो बिवाशुबहद वोह बेहततर है सब्र करनेवालोंके लिये (१२६) तुम सब्र करो और नहीं है तुम्हारा सब्र, मगर

بِاللَّهِ وَلَا تَحْزَنْ عَلَيْهِمْ وَلَا تَكُ فِي ضَيْقٍ مِّمَّا يَمْكُرُونَ ۗ ﴿۱۲७﴾

अल्लाहके करमसे, और न रंज करो उनका, और दिल तंग न हो उनके दांव पेयसे (१२७)

إِنَّ اللَّهَ مَعَ الَّذِينَ اتَّقَوْا وَالَّذِينَ هُمْ مُحْسِنُونَ ۗ ﴿۱۲८﴾

भेशक अल्लाह है उनके साथ जो डरे, और जो नेकियाँ करनेवाले हैं (१२८)